

आज मिति २०७७।०७।०५ गते बुधबार यस हिलिहाड गाउँपालिकाको कार्यालय, पंचमी पाँचथरका अध्यक्ष श्री भूवानी प्रसाद लिङ्देन ज्यूको अध्यक्षतामा तपसिल बमोजिमका कार्यपालिका सदस्यहरुको उपस्थितिमा तेस्रो कार्यपालिका बैठकले तल उल्लेखित प्रस्तावहरु माथि छलफल गरी देहायनुसारका निर्णयहरु पारित गरियो ।

उपस्थिति :

१. अध्यक्ष : श्री भूवानी प्रसाद लिङ्देन
२. उपाध्यक्ष : श्री सुमित्रा उप्रेती सेढाई
३. वडा अध्यक्ष : श्री गोपीकृष्ण भण्डारी
४. वडा अध्यक्ष : श्री भिम प्रसाद हेम्ब्या
५. वडा अध्यक्ष : श्री मदन गौतम
६. वडा अध्यक्ष : श्री श्रीप्रसाद सिगु
७. वडा अध्यक्ष : श्री लक्ष्मी प्रसाद सुहाड
८. वडा अध्यक्ष : श्री कृष्ण वा यवा
९. वडा अध्यक्ष : श्री तिलबिक्रम ईधिङगो
१०. का पा सदस्य श्री कामुदा गुरुड
११. का पा सदस्य श्री मेनुका देवी बजगाई
१२. का पा सदस्य श्री माया कन्दडवा
१३. का पा सदस्य श्री विष्णुकला उभरकोटी
१४. का पा सदस्य श्री टिकाराम धमला
१५. का पा सदस्य श्री दुर्गामाया परियार
१६. सदस्य सचिव श्री बिक्रम लिम्बु

प्रस्तावहरू :-

१. हालसम्म प्राप्त विभिन्न परिपत्र, आदेश, निर्देशन तथा मागपत्रहरूको जानकारी सम्बन्धमा ।
२. जग्गा छनौट तथा सिफारिस समितिको प्रतिवेदन माथी छलफल तथा निर्णय ।
३. मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजनाका लागी म्याचिड फन्डको व्यवस्था गर्ने सम्बन्धमा ।
४. कोभिड - १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा ।
५. व्याक हो लोडर सञ्चालन कार्यविधि २०७७ लाई संशोधन गरी राजपत्रमा प्रकाशन सम्बन्धमा ।
६. सहकारी बैङ्कको शेयर सदस्य सम्बन्धमा ।
७. विविध ।

निर्णय नं. - १

विभिन्न मन्त्रालय तथा कार्यालयहरूबाट प्राप्त निर्देशन, परिपत्र तथा मागहरू कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत द्वारा वाचन गरी जानकारी गराईयो ।

निर्णय नं. - २

गाउँपालिकाको प्रशासकीय भवनका लागी प्राप्त हुन आएका प्रस्तावित जग्गाहरूको छनौट गरी सिफारिस गर्ने प्रयोजनका लागी मिति २०७७।०६।१८ गते बसेको कार्यपालिका बैठक द्वारा गठित “जग्गा छनौट तथा सिफारिस समिति” ले गाउँपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेखित मापदण्डका आधारमा उपयुक्त जग्गा छनौट गरी सिफारिस गर्न प्रतिवेदन पेश गरे बमोजिम सो प्रतिवेदन उपर कार्यपालिकामा व्यापक छलफल गरी देहायनुसारको जग्गालाई गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागी स्विकृत गर्ने साथै मिति २०७७।०६।१८ गते गठित जग्गा छनौट तथा सिफारिस समितिले यस तेस्रो कार्यपालिका बैठकमा पेश गरेको प्रतिवेदन जस्ताको त्यस्तै स्विकृति प्रदान गर्ने निर्णय गरियो । साथै उपलब्ध जग्गाहरू लाई कानुनी प्रकृया पुरा गरि गाउँपालिकाको स्वामित्वमा ल्याउन बडादशै पश्चात प्रकृया अघि बढाउने निर्णय गरियो ।

तपसिल:-

क्र. स	जग्गादाताहरूको नाम, थर	कित्ता नं.	जग्गाको क्षेत्रफल (रोपनी)	कैफियत
०१	पुर्णी लिम्बुनी	८६	९-०-०-०	
०२	आइन्द्र कुमार योडहाड	८-क-१८२	१-०-०-०	
०३	देउ प्रकाश योडहाड	८-क-१८३	१-०-०-०	
०४	कृष्ण बहादुर योडहाड	८-क-८७	३-०-०-०	
		८-क-८५	१-१-१-१	
	जम्मा क्षेत्रफल		१५-१-१-१	

निर्णय नं. - ३

मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजना अन्तर्गत यस गाउँपालिकामा पर्ने हेवाखोला (हेवाखोला दोभान माझिटार जिरो बिन्दु भएर फालोट सम्म) कोरीडोर आयोजनाको लागी २० प्रतिशत रकम रु १९ लाख २५ हजार गाउँपालिकाको समपुरककोषबाट सुनिश्चित गर्ने निर्णय गरियो र पूर्वाधार विकास कार्यालय पाँचथर फिदिमलाई प्रतिवद्धता जनाउने निर्णय गरियो ।

निर्णय नं. - ४

- क) जिल्ला समन्वय समितिको च न ९३ र मिति २०७७।०७।०२ को पत्रानुसार पाँचथर जिल्लाको प्रवेशद्वार राँके बजारमा यस गाउँपालिकाको तर्फबाट हेल्थ डेस्क स्थापनागरी सो डेक्समा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी अ हे व श्री टीकाराम चापागाँईलाई मिति २०७७।०७।०४ गते देखि अर्को ब्यवस्था नभएसम्म खटाउने निर्णय गरियो ।

साथै उक्त हेल्थडेक्स स्थापनार्थ आवश्यक खर्च र खटिएको कर्मचारीले नियमानुसार पाउने दैनिक भ्रमण भत्ता विपत ब्यवस्थापन कोष (कोभिड १९) बाट खर्च भुक्तानी गरिने निर्णय गरियो ।

- ख) हिलिहाड गाउँपालिकाको वडा न ५ स्थित ग्रामिण विधुत सहकारी भवनलाई साविकको क्वारेन्टाइन र आइसोलेशन केन्द्र बनाउने निर्णयानुसार क्वारेन्टाइन बेडरुम, पार्टिशन, शौचालय निर्माण, पानी र बिजुलीको ब्यवस्था आदिमा लागेको खर्च प्राविधिक लागत अनुमान र सम्पन्न प्रतिवेदन बमोजिम विपद ब्यवस्थापन कोषबाट भुक्तानी दिने निर्णय गरियो ।
- ग) आशन्न चाडपर्वहरूलाई ध्यानमा राखी गाउँपालिकाले सुरक्षा निकायको समन्वयमा स्थानीय हाट बजार, पर्वमेला निषेध गरी अब्यवस्थित तवरबाट सन्चालन हुने पसल ब्यापार, ब्यवसाय, नाचगान र सामाजिक रुपमा भिडभाड हुने प्रकृतिका कार्यक्रमहरू सन्चालन गर्न नदिने साथै सर्वसाधारण नागरिकहरूलाई आफू रहेकै स्थानमा बसी बडादशै तिहार, छठपर्व, चासोक तडनाम लगायत चाडपर्व मनाउन आवाहन गर्ने निर्णय गरियो ।
- घ) चाडपर्व मनाउन जिल्ला बाहिरबाट यस गाउँपालिका क्षेत्रभित्र प्रवेश गर्ने सम्पूर्ण व्यक्तिहरूलाई होम क्वारेन्टिनमा बसि सुरक्षित तवरले बडादशै लगायतका चाडपर्वहरू मनाउन आग्रह गर्ने निर्णय गरियो ।

निर्णय नं. - ५

हिलिहाड गाउँपालिकाले सातौँ गाउँसभाबाट पारीत गरेको ब्याक हो लोडर सन्चालन कार्यविधिमा थप ब्यवस्था (पहिलो सम्सोधन) देहायनुसार गर्ने निर्णय गरियो ।

तपशिल

बुँदा न ८ मा कर्मचारीको सेवा सुविधा सम्बन्धमा : ब्याक हो लोडर चालकलाई नेपाल सरकारले तोकेको तलव बाहेक प्रतिघण्टा (फिल्ड लगबुकमा आधारित) रु १०० को दरले र सह चालकलाई प्रतिघण्टा रु ५० का दरले फिल्डभत्ता दिने गरी कार्यविधि सम्सोधन गर्ने निर्णय गरियो ।

निर्णय नं. - ६

राष्ट्रिय सहकारी बैकको सेयर सदस्यताको लागि रु १ लाख आकस्मिक कोषबाट विनियोजन गरी राष्ट्रिय सहकारी बैकमा आवद् हुने निर्णय गरियो ।

निर्णय नं. - ७

व्याक हो लोडर सञ्चालन कार्यविधि २०७७ मा उल्लेखित व्याक हो लोडर व्यवस्थापन तथा सञ्चालन समिति मा देहायनुसारका व्यक्तिहरू रहने निर्णय गरियो ।

१. वडाध्यक्ष श्री गोपीकृष्ण भण्डारी
२. वडाध्यक्ष श्री मदन गौतम
३. वडाध्यक्ष श्री लक्ष्मी प्रसाद सुहाड

निर्णय नं. - ८

क) हिलिहाड गाउँपालिका वडा नं १ भालूचोक बजार स्थित गाउँपालिका द्वारा निर्मित सार्वजनिक शौचालयको थप ब्यवस्थापन (विधुतीकरण, प्यान्टिड, पानी आदी) का लागि भएको खर्च रु ४२००० भालूचोक बजार ब्यवस्थापन समितिलाई गाउँपालिकाको आकस्मिक कोषबाट भुक्तानी दिने निर्णय गरियो ।

ख) आशन्न वडादशै, छठपर्व र चासोक तडनाम २०७७ को अवसरमा सम्पूर्ण हिलिहाडवासी महानुभावहरूमा सु स्वास्थ्य समृदि तथा दिर्घायूको हार्दिक मङ्गलमय शुभकामना प्रदान गर्ने निर्णय गरियो ।